

आर्थिक वर्ष २०७६।७७ को चौथो त्रैमासिक (आषाढ मसान्तसम्मको) वित्तिय विवरण

(रकम रु. लाखमा)

क. सं.	विवरण	वासलात सेवापरिक्षण नभएको यस त्रैमासिकको अन्त्यसम्ममा	सेवापरिक्षण नभएको अधिल्लो त्रैमासिकको अन्त्यसम्ममा	सेवापरिक्षण नभएको अधिल्लो आ.व.को सम्बन्धित त्रैमासिकको अन्त्यसम्ममा
1	श्रोत (१.१देखि १.५ सम्म)	३२,६७८.२३	३०,७१४.६१	२४,१४४.४६
1.1	चुका पुँजी	१४,०००.००	१४,०००.००	१४,०००.००
1.2	जगेडा तथा कोष	६,४०१.९३	४,९७४.४३	४,९१४.२८
1.3	जीवन बीमा कोष	११,७०३.६१	१०,२१३.७२	४,६२०.९१
1.4	तिर्न बाँकी दीर्घकालिन ऋण तथा सापटी	-	-	-
1.5	महा-विपत्ती जगेडा	४७२.६८	४२४.३१	११०.३७
2	उपयोग (२.१देखि २.६ सम्म)	३२,६७८.२३	३०,७१४.६१	२४,१४४.४६
2.1	स्थिर सम्पत्ति (सुद)	७७६.२६	७९७.२०	७२९.८१
2.2	दिर्घकालिन लगानी तथा कर्जा	१८,१४८.४१	१७,७७४.४६	१,८६०.००
2.3	बीमालेखको धितोमा कर्जा	११२.९९	६४.७३	-
2.4	सुद प्राप्त सम्पत्ति (३)-(४)	१३,६४०.४६	१२,०७३.२२	२१,४४४.७६
2.5	अपसेखन वा समायोजन हुन बाँकि विविध खर्च	-	-	-
2.6	नाफा नोक्सान हिसावबाट सारेको नोक्सान	-	-	-
	सुद प्राप्त सम्पत्तिको विवरण	-	-	-
3	प्राप्त सम्पत्ति कर्जा तथा पेरिकलर (३.१ देखि ३.३ सम्म)	२३,२४१.४२	१९,४८१.७४	२९,४३३.३७
3.1	नगद तथा बैंक मौज्दात	४००.२८	७०४.८१	३,६९६.४८
3.2	अल्पकालिन लगानी तथा कर्जा	१७,४११.४०	१६,२८४.४०	२४,६६२.४४
3.3	अल्प संपत्ति	४,४२९.७४	२,४९२.४३	१,०७४.३४
4	प्राप्त दायित्व तथा व्यवस्थाहरू (४.१ देखि ४.४ सम्म)	९,६११.०६	७,४०४.४२	७,८७७.६१
4.1	प्राप्त दायित्व	३,२०९.८१	१,७३९.०२	३,६८२.९४
4.2	असमाप्त जोखिम बापत व्यवस्था	६,२९६.८०	४,६६८.१८	४,०९४.६४
4.3	भुक्तानी हुन बाँकी दावी बापत व्यवस्था	-	-	२.४४
4.4	अन्य व्यवस्था	१०४.४४	२७.२२	९७.४९

नाफा नोक्सान हिसाव

क. सं.	विवरण	सेवापरिक्षण नभएको यस त्रैमासिकको अन्त्यसम्ममा	सेवापरिक्षण नभएको अधिल्लो त्रैमासिकको अन्त्यसम्ममा	सेवापरिक्षण नभएको अधिल्लो आ.व.को सम्बन्धित त्रैमासिकको अन्त्यसम्ममा
१	आम्दानी (१.१ देखि १.५ सम्म)	२,६६८.०९	२,०३२.१६	२,४११.०७
1.1	आय व्यय हिसाव बाट सारेको	१,०६६.६४	७८२.७४	१,१२४.१९
1.2	जीवन बीमा कोषबाट सारेको	-	-	-
1.3	लगानी, कर्जा तथा अन्यबाट आय	१,६०१.४४	१,२४९.४२	१,२८६.८९
1.4	व्यवस्था फिर्ता	-	-	-
1.5	अन्य आम्दानी	-	-	-
२	व्यवस्था तथा खर्चहरू (२.१ देखि २.८ सम्म)	४,२४.१६	३६१.९७	४४३.६१
2.1	व्यवस्थापन खर्च	३०९.७७	१९४.९४	२४७.९०
2.2	अपसेखन खर्च	-	-	-
2.3	अन्य खर्चहरू	-	-	-
2.4	नोक्सानीको लागि व्यवस्था	-	-	-
2.5	कर्मचारी आवास व्यवस्था	-	-	-
2.6	कर्मचारी बोनस व्यवस्था	२१४.३९	१६७.०२	१९४.७१
2.7	समायोजित आयकर	-	-	-
2.8	जीवन बीमा कोषमा सारेको	-	-	-
	सुद नाफा / (नोक्सान) = (१ - २)	२,१४३.९३	१,६७०.२०	१,९६७.४६

एकिकृत आय व्यय हिसाव

क.सं	विवरण	सेवापरिक्षण नभएको यस त्रैमासिकको अन्त्यसम्ममा	सेवापरिक्षण नभएको अधिल्लो त्रैमासिकको अन्त्यसम्ममा	सेवापरिक्षण नभएको अधिल्लो आ.व.को सम्बन्धित त्रैमासिकको अन्त्यसम्ममा
1	आय (१.१ - १.७ सम्म)	२१,९६९.११	१७,१८८.२२	१४,६३९.४३
1.1	बीमा शुल्क (सुद)	१४,७३८.१८	१२,०४४.९२	१३,३४०.६६
1.2	पूर्णबीमा कमिशन आय	-	-	-
1.3	लगानी, कर्जा तथा अन्य बाट आय	१,६४६.७१	१,०४८.६३	९७४.०४
1.4	बीमालेखको धितोमा कर्जाबाट आय	४.३८	-	-
1.5	अन्य प्रत्यक्ष आय	-	-	०.९९
1.6	वर्षको शुरूको भुक्तानी हुन बाँकि दावी बापत व्यवस्था	-	-	-
1.7	वर्षको शुरूको असमाप्त जोखिम बापत व्यवस्था	४,४७८.८४	४,०९४.६४	१,३१२.८३
2	व्यय (२.१ - २.१० सम्म)	१४,८१९.७७	११,८१२.६७	९,७६२.४८
2.1	दावी भुक्तानी (सुद)	३,०३९.८७	२,३१४.३४	१,२४४.८३
2.2	अभिकर्ता कमिशन	२,४१८.८८	१,९९९.१०	१,९४२.२८
2.3	स्वास्थ्य परिक्षण शुल्क	१८.९०	१४.०६	१२.६६
2.4	पूर्णबीमा कमिशन खर्च	-	-	-
2.5	सेवा शुल्क (सुद)	१४७.३८	१२०.४४	१३३.४१
2.6	अन्य प्रत्यक्ष खर्च	-	-	-
2.7	व्यवस्थापन खर्च	२,७८७.९४	१,७४४.४२	२,३२१.१३
2.8	आयकर	-	-	-
2.9	त्रैमासिकको अन्त्यको भुक्तानी हुन बाँकि दावी बापत व्यवस्था	-	-	२.४४
2.10	त्रैमासिकको अन्त्यमा असमाप्त जोखिम बापत व्यवस्था	६,२९६.८०	४,६३८.१८	४,०९४.६४
3	वचत (१-२)	७,१४९.३४	४,३७४.४४	४,८७७.०४
3.1	जीवन बीमाकोषमा सारेको	६,०८२.७०	४,४९२.८१	४,७४२.१९
3.2	नाफा नोक्सान हिसावमा सारेको	१,०६६.६४	७८२.७४	१,१३४.९९

अन्य विवरण

क.सं	विवरण	सेवापरिक्षण नभएको यस त्रैमासिकको अन्त्यसम्ममा	सेवापरिक्षण नभएको अधिल्लो त्रैमासिकको अन्त्यसम्ममा	सेवापरिक्षण नभएको अधिल्लो आ.व.को सम्बन्धित त्रैमासिकको अन्त्यसम्ममा
1	बीमा शुल्क आर्जन कुल रकम (रु. हजारमा) हातसम्म	३,३९४,९१६.१४	३,००७,२४१.९०	१,७६४,२६६.४४
2	बीमा शुल्क आर्जन कुल रकम (रु. हजारमा) यस आ.व.मा	१,६०३,३३८.१३	१,२१४,६७३.८८	१,३८९,१२९.३४
3	कुल कायम रहेको बीमालेखको संख्या *	१,७४१,४४४.००	२,१६३,३७६.००	६४६,४२८.००
4	घोषित मुनाफा (बोनसको दर)	-	-	-
5	अन्तरिम मुनाफा (बोनसको दर)	-	-	-
6	कुल दावी भुक्तानी रकम (रु. हजारमा)	३०३,९८७.१४	२३१,४३४.४०	१२४,४८२.४६
7	कुल दावी भुक्तानी संख्यामा	३,२०७.००	२,३३३.००	१,०८६.००
8	भुक्तानी हुन बाँकी रकम (रु. हजारमा)	-	-	२१२.४३
9	भुक्तानी हुन बाँकी दावी संख्या	-	-	२.००
10	प्रति शेयर आम्दानी (वार्षिकीकरण)	१४.३१	१४.९१	१३.९८
11	प्रति शेयर नेटवर्थ	१४९.८२	१४६.४३	१३१.४३
12	प्रति शेयर कुल सम्पत्तिको मूल्य	३०२.०७	२७२.२८	२२८.७४

* त्रैमासिकको वित्तिय विवरणमा उल्लेख गरिएका विवरण सेवापरिक्षण, विमाङ्कीय मूल्याङ्कन तथा नियमक निकायको निर्देशन पश्चात हेरफेर हुन सक्ने ।

* वैदेशिक रोजगार बीमालेख पुलमा गएता पनि कुल कायम रहेको बीमालेखको संख्यामा वैदेशिक रोजगार बीमालेखको संख्या समावेश गरिएको ।

धितोपत्रदता तथा निष्काशन नियमावली, २०७३ को अनुसूची १४ नियम २६ को उपनियम (२) संग सम्बन्धित

१) वित्तीय विवरण:

क) आ.व. २०७६/७७ को चौथो त्रैमासिक अवधिको वासलात, नाफा नोक्सान सम्बन्धि विवरण यसै साथ प्रकाशित गरिएको छ ।
ख) प्रमुख वित्तीय अनुपातहरू सम्बन्धी सर्वसाधारणका लागि शेयर जारी नगरेका कारणले विवरण नभएको ।

२) व्यवस्थापकिय विरलेषण:

क) यस अवधिमा कम्पनीको कुल बीमा शुल्क रु. १६०.३३ करोड रहेको छ ।
ख) यस त्रैमासिक अवधिमा कम्पनीले सन्तोषजनक व्यापार गर्न सफल भएको छ र कम्पनीको वित्तीयस्थिती सबल रहेको छ ।

३. कानूनी कारवाही सम्बन्धि विवरण: नभएको ।

४. संगठित संस्थाको शेयर कारोबार सम्बन्धी विवरण: कम्पनीले सर्वसाधारणका लागि शेयर जारी नगरेका कारणले विवरण नभएको ।

५. समस्या र चुनौतीहरू:

जनमानसमा जीवन बीमा सम्बन्धि जानकारीमुलक शिक्षाको कमी, दक्ष जनशक्तीको कमी, लगानीको क्षेत्रको समितितता तथा जीवन बीमा कम्पनीहरू बीचको अस्वस्थ प्रतिस्पर्धा आजका प्रमुख समस्या र चुनौतिहरू रहेका छन् ।

६. संस्थागत सुशासन:

कम्पनीका कुशल व्यवस्थापन र प्रभावकारी संस्थागत सुशासनको कारण कम्पनीले स्थापनाको छोटो समयमा उल्लेखनिय सफलता हासिल गर्न सफल भएको छ । कम्पनीको आन्तरिक नियन्त्रण प्रणाली सुदृढ रहनुका साथै नियमक निकायबाट जारी भएका नीति निर्देशन तथा विद्यमान नियम कानुनहरूको पूर्ण पालना गरिएको छ ।

७. सत्य तथ्यता सम्बन्धमा कार्यकारी प्रमुखको उद्घोषण:

आजका मितिसम्म यस प्रतिवेदनमा उल्लेखित जानकारी तथा विवरणहरूको शुद्धता सम्बन्धमा म व्यक्तिगत रुपमा उत्तरदायित्व लिन्छु । साथै म यो उद्घोष गर्दछु कि मैले जाने बुझे सम्म यस प्रतिवेदनमा उल्लेखित विवरणहरू सत्य, तथ्य र पूर्ण छन् र लगानीकर्ताहरूलाई सूचित निर्णय लिन आवश्यक कुनै विवरण, सूचना तथा जानकारीहरू लुकाइएको छैन ।